

## Madane Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय

मदाने गाउँपालिका

## Office of The Rural Municipal Executive

पुर्कोटदह,गुल्मी

प.सं. / Ref No: २०७८/०७९

च.न. / Dispatch No:

सूचना नं ६८

Purkotdaha Gulmi लुम्बिनी प्रदेश,नेपाल Lumbini Province Nepal

मितिः २०७८/१०/०७

## स्यानीटरी प्याडको दररेट पेश गर्ने सम्वन्धी सूचना

श्री सरोकारवाला सबै।

प्रस्तुत विषयका सम्वन्धमा यस मदाने गाउँपालिकाको आ.व. २०७८/७९ मा खरिद गरिने तपसिल बमोजिमको स्पेसिफिकेसन भएको स्यानीटरी प्याडको प्रति प्याकेज दररेट सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र उपलब्ध गराइ दिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। दररेट पेश गर्दा वितरकले आफ्नो कम्पनीको कम्पनी दर्ता प्रमाणपत्र, भ्याट/प्यान दर्ता प्रमाणपत्र, तथा आ.व २०७७/०७८ को कर चुक्ता प्रमाण समेत पेश गर्नुहुन अनुरोध गरिन्छ।

## Specification:

| ~  |                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              |  |
|----|------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|--|
| 1  | <u>Type and physical finishing</u> : Regular with wing, napkin with uniform thickness throughout without any wrinkles, distortion. The sanitary napkins shall have a soft fell and when worn shall not chafe or give any uncomfortable felling. They shall be free from all sorts of foreign matters.                                                                                                                                                                                                                        |  |
| 2  | Raw Material permitted:<br>A. Absorbent Filter: plant based raw materials such as wood pulp, cellulose pulp, bamboo fiber, banana fiber and corn which have<br>natural sterilization effects; tissue paper, pure cotton, shall be free from lumps, oil spots, dirt or foreign material.<br>B. covering: The covering of the absorbent filter shall be of a good quality cotton or rayon knitted sleeving, gauze or non-woven<br>fabric with sufficient porosity to permit the assembled pad to meet absorbency requirements. |  |
| 3  | Size: Size including minimum (240±20 mm length and 60 to 75 mm width, thickness 15 mm ±2 mm)                                                                                                                                                                                                                                                                                                                                                                                                                                 |  |
| 4  | Absorbency: The sanitary pad shall absorb at least 30 ml of colored distilled water and it shall not show leakage at the bottom or sides of the sanitary napkin.                                                                                                                                                                                                                                                                                                                                                             |  |
| 5  | Disposability: Disposable pad with the covering removed, shall be immersed in 15 liters of water and stirred. The pad shall disintegrate in the water in not more than 5 minutes.                                                                                                                                                                                                                                                                                                                                            |  |
| 6  | Color: The product shall be white in color and shall be almost odorless.                                                                                                                                                                                                                                                                                                                                                                                                                                                     |  |
| 7  | <u>PH values:</u> free from acid and alkali, pH of absorbent material shall be 6-8.5 (tested as per the method given in Indian Standard 1390)                                                                                                                                                                                                                                                                                                                                                                                |  |
| 8  | Hygiene testing requirement: Total viable count (total number of bacteria and fungi) shall be not more than 1000 cfu/gm and absence of staphylococcus aureus. The napkin shall be tested for the presence of staphylococcus aureus in accordance with IS 5887(part 2).                                                                                                                                                                                                                                                       |  |
| 9  | The manufacturer shall declare that all ingredients used in the product are safe for human use based on its known toxicological characteristic an intended use.                                                                                                                                                                                                                                                                                                                                                              |  |
| 10 | Packaging type: At least 90% compostable pack, protecting package to product.                                                                                                                                                                                                                                                                                                                                                                                                                                                |  |
| 1  | Packaging size: Minimum 8 pads per pack.                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                     |  |
| .2 | Biodegradability or composability requirements: At least 90% degrade within 6 months (testing is performed and conformed from recognized and approved laboratory)                                                                                                                                                                                                                                                                                                                                                            |  |

कमल प्रसाद भुसाल प्रमुख प्रशासकीय अधिकृत प्रत्रिज्यासरिकेर्य